



# गौमुखी गाउँपालिका स्थानीय राजपत्र

---

---

गौमुखी गाउँपालिकाद्वारा प्रकाशित

---

---

खण्ड: २

सङ्ख्या: ७

मिति: २०७७/०४/२२

---

---

## भाग-२

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२  
को उपदफा २ बमोजिम गौमुखी गाउँपालिकाको  
गाउँकार्यपालिकाले जारी गरेको कार्यविधि  
सर्वसाधारणको जानकारीको लागि प्रकाशन  
गरिएको छ ।

संवत् २०७७ सालको कार्यविधि नं. ६

# गौमुखी गाउँपालिकाको विद्यालय सञ्चालन कार्यविधि २०७७

गौमुखी गाउँकार्यपालिकाबाट स्विकृत मिति: २०७७/०४/२०

विश्वमहामारीको रूपमा फैलिरहेको कोभिड-१९ को सँक्रमणसँगै नेपाल राज्य भर २०७६/१२/११ देखी सुरु भएको लकडाउनले गर्दा यस गाउँपालिका भित्रका शैक्षिक क्रियाकलाप सञ्चालन नभएको र यसले विद्यार्थी लगायत सम्पूर्ण शैक्षिक क्षेत्रलाई प्रभाव पारेको र हाल लकडाउन खुल्ला गरी नेपाल सरकारले भदौ १ देखी विद्यालयहरु सञ्चालन गर्नुहुन भन्ने निर्देशन समेत गरेकोले विद्यालयमा सामाजिक दुरी कायम राखी शैक्षिक क्रियाकलाप सुचारु गर्न वाञ्छनीय भएकोले यो कार्यविधि बनाई लागु गरिएको छ ।

## परिच्छेद-१

### सँक्षिप्त नाम र प्रारम्भ

१.सँक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम गौमुखी गाउँपालिकाको विद्यालय सञ्चालन कार्यविधि २०७७ हुनेछ ।

(२) यो कार्यविधि गौमुखी गाउँपालिकाभर स्विकृत भएको मितिदेखि लागु हुनेछ ।

२.परिभाषा: विषय वा प्रसँगले अन्य अर्थ नलागेमा यस कार्यविधिमा:

क. "विद्यालय" भन्नाले गौमुखी गाउँपालिका भित्रका सम्पूर्ण सामुदायीक विद्यालय, निजी एवम् सँस्थागत विद्यालयहरु सम्झनुपर्दछ ।

ख."पालिका" भन्नाले गौमुखी गाउँपालिका सम्झनुपर्दछ ।

ग. "प्र.अ." भन्नाले यस पालिका भित्रका सम्पूर्ण शैक्षिक सँस्थाका प्रधानाध्यापकहरुलाई सम्झनुपर्दछ ।

## परिच्छेद २

### विद्यालय सञ्चालनका पुर्व शर्तहरु

३.गौमुखी गाउँपालिका भित्रका विद्यालयहरु सञ्चालन गर्नको लागि देहाय बमोजिमको तयारी गर्नुपर्नेछ र त्यसको दायित्व निम्नानुसार हुनेछ:

- ❖ क्वारेन्टाइनस्थल राखिएको विद्यालयमा आवश्यक निर्मलीकरणको लागि वडामा रहेका स्वास्थ्य सँस्थाका प्रमुखको सक्रियतामा एक जना सहयोगी लिएर काममा लगाउने । सो क्रममा उत्पन्न भएको फोहोरहरुको उचित व्यवस्थापन गर्ने गराउने र सो काम गरेवापत सहयोगीलाई दैनिक ज्याला पालिका मार्फत दिनेछ । यसको लागि मिति २०७७/०४/२३ सम्ममा प्र अ को समन्वयमा निर्मलीकरण सुरु भइसक्नु पर्नेछ । यस कार्यको जिम्मेवारी स्वास्थ्य शाखा हुनेछ ।
- ❖ पालिका मार्फत प्रत्येक विद्यालयलाई भदौ १ अगावै एक पटकका लागि मात्र आवश्यक मास्क, स्यानीटाइजर, थर्मोमिटर र अन्य व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिनेछ ।
- ❖ यस कार्यविधि स्विकृत हुनु अगावै बाह्य जिल्लाबाट पालिकामा आउनुपर्ने शिक्षकहरु नआएका शिक्षकहरुलाई यथाशिघ्र पालिकामा बोलाइ कम्तिमा एक हप्ता होम क्वारेन्टाइनमा अनिवार्य रूपमा बसाली मात्र शैक्षिक क्रियाकलापमा समावेश गराउने व्यवस्था मिलाउने । यस कार्यका लागि प्रत्येक विद्यालयका प्र. अ. एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाई जिम्मेवार बनाइनेछ ।

### परिच्छेद ३

#### विद्यालय सञ्चालनका आधारहरु

३. विद्यालय सञ्चालनका मुलभूत आधार एवम् मापदण्ड नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
४. पालिका भित्रका विद्यालयहरुले भदौ १ देखि भर्ना लगायतका औपचारिक कार्यहरु सुरु गर्नुपर्नेछ ।
५. सरुवा रोगबाट बच्ने न्युनतम मापदण्डको पालना गर्ने र सामाजिक दुरी कायम गर्ने गरी अधिकतम जम्मा २५ विद्यार्थी प्रति कक्षा राखी शैक्षिक पठन पाठन गराउनुपर्नेछ ।
६. विद्यालयमा शिक्षकहरुको उपस्थिति दैनिक भएपनि विद्यार्थीहरुलाई रुटिन बनाएर बोलाउने, कक्षा भित्र एउटा विषयको पढाई कुनै पाठ प्रभावकारी रूपले सकिने गरी समय व्यवस्थापन गर्ने ।
७. पहिलोपटक विद्यालयमा सुचारु गर्ने बेलामा विद्यार्थीसँगै अनिवार्य अभिभावकको उपस्थिति हुने व्यवस्था मिलाउने साथै सोही दिनहरुमा अभिभावकहरुलाई सामाजिक दुरी कायम, व्यक्तिगत सरसफाई लगायत न्युनतम स्वास्थ्यका मापदण्डका विषयमा समेत जानकारी गराई घरमा समेत पारिवारिक जिम्मेवारी वहन गर्न सिकाउने ।

परिच्छेद ४  
विविध

८. कानुनी व्यवस्था: नेपाल सरकार एवम् विभिन्न समयमा स्वास्थ्य तथा जनसँख्या मन्त्रालय लगायत विश्व स्वास्थ्य सँगठनले जारी गरेका स्वास्थ्य सम्बन्धीका निर्देशनहरू पालना गर्ने र गराउने । साथै उक्त विषयमा हेल्चेन्ट्रयाँई गरेको पाइएमा सँक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिनेछ ।

९. हेरफेर सम्बन्धी व्यवस्था: यस कार्यविधि बमोजिम विद्यालय सञ्चालनमा कठिनाई देखिएमा शिक्षक विद्यार्थी सरोकारवाला निकाय लगायत गाउँ शिक्षा समितिको अनुरोधमा गौमुखी गाउँकार्यपालिकाबाट हेरफेर गर्न सकिनेछ ।

आज्ञाले,  
राजिब पन्थी  
प्रमुख प्रशासकीय अधिकृत